

מַעַל	לָקַח	בְּמִלְחָמָה	רָצַח	וּבְיָדוֹ	הַשָּׂרָפִים	מִן	אָקַח	אֵלַי	וַיַּעַר	6
माथिबाट	लिएको-थियो	चिम्टाले	तातो-कोइला	र-उसको-हातमा	सापहरूको	बाट	एउटा	मतिर	र-उड्यो	
	H3947	H4457		H3027			H0259	H0413		

הַמִּזְבֵּחַ:
वेदीको
[H4196](#)

वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।

עֲוֹנוֹתַי	וְסָר	שָׁפְתַי	עַל	יָהּ	נָגַע	הֵרָה	וַיֹּאמְרוּ	עָלַי	וַיִּנָּע	7
तिम्रो-अधर्म	र-हटियो	तिम्रो-ओठ	माथि	यो	छुएको-छ	हेर	र-भन्नुभयो	मेरो-मुख	माथि	
H5771	H5493	H8193		H2088	H5060	H2009	H0559	H6310	H5060	

תְּכַפֵּר:
क्षमा-भयो
וַחַטָּאתַי
र-तिम्रो-पाप

सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमिले जो गरेका थियो ती सबै हराए। अब तिमि पाप मुक्त भयौ।”

וַאֲמַר	לִנְי	יִלְעָה	וּמִי	אֶשְׁלַח	מִי	אֶת	אֲמַר	אֲדַבֵּר	קוֹל	אֶת	וַאֲשַׁמְעֵ	8
र-मैले-भनें	हाम्रो-लागि	जानेछ	र-को	म-पठाउँ	कसलाई	लाई	भन्नुहुन्छ	प्रभुको	स्वर	लाई	र-मैले-सुनें	
H0559		H3212	H4310	H7971	H4310	H0853	H0559	H0136		H0853	H8085	

שָׁלַחְנִי:
मलाई-पठाउनुहोस्
הֲגִי
म-यहाँ-छु
[H7971](#)
[H2009](#)

त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?” यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”

רָאוּ	וּרְאוּ	תְּבִינֵוּ	וְאֵל	שָׁמוֹעַ	שָׁמְעוּ	הִזָּה	לְעַם	וַאֲמַרְתָּ	לֵךְ	וַיֹּאמְרוּ	9
देख्दै	र-देख्दै-देख	बुझ्नेछौ	तर-न	सुन्दै	सुन्दै-सुन	यी	मानिसहरूलाई	र-भन्नु	जा	र-भन्नुभयो	
H7200	H7200	H0995	H0408	H8085	H8085	H2088		H0559	H3212	H0559	

וְאֵל:
जात्रेछौ
तर-न
[H3045](#)
[H0408](#)

तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊ: ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’”

פָּן	הָשַׁע	וַעֲנִי	הַכְּבֵד	וְאֲזַנִּי	הִזָּה	הָעַם	לֵב	הַשְּׁמוֹן	10
नहोस्	चिम्ल	र-तिनीहरूको-आँखा	गद्दो-बनाउ	र-तिनीहरूको-कान	यी	मानिसहरूको	हृदय	मोटो-बनाउ	
H6435			H3513	H0241	H2088			H8080	

וְאֵל:
उसलाई
וְרָפָא
र-निको-हुन्थ्यो
וְשָׁב
र-फर्कोस्
וּבֵין
बुझोस्
וּלְבָבוֹ
र-हृदयले
וַיִּשְׁמַע
सुनोस्
וּבְאָזְנוֹ
र-आफना-कानले
בְּעֵינָיו
आफना-आँखाले
וַיֵּרָא
देखोस्
[H7495](#)
[H7725](#)
[H0995](#)
[H3824](#)
[H8085](#)
[H0241](#)
[H7200](#)

मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमिले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”

עָרִים	שָׂא	אֶם	אֲשֶׁר	עַר	וַיֹּאמְרוּ	אֲדַבֵּר	מְחִי	עַר	וַאֲמַר	11
शहरहरू	उजाड-भएका-छन्	निस्वै	जहिले	जबसम्म	र-भन्नुभयो	प्रभु	प्रभु	कहिलेसम्म	र-मैले-भनें	
	H7582			H5704	H0559	H0136	H4970	H5704	H0559	

וְשָׁמְעָה:
सुनसान
וַתִּשָּׂא
उजाड-भईनेछ
וְהִיאָרְמָה
र-भूमि
אֶרֶם
मान्छे
מַאֲיָן
मानिस-विना
וּבְתֵיבֵם
र-घरहरू
וַיִּשָּׁב
बस्ने
מַאֲיָן
बासिन्दा-विना
[H7582](#)
[H0127](#)
[H0120](#)
[H0369](#)
[H3427](#)
[H0369](#)

तब मैले सोधेँ, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?” परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिँदैन तबसम्म तिमिले मैले भने जस्तो गर्नु।”

הָאָרֶץ:	בְּקִרְבָּהּ	הַעֲזוּבָה	וְרִבָּהּ	הָאָדָם	אֶת־	יְהוָה	וְרַחֵק	12
देशको	बीचमा	त्यागिएको-ठाउँ	र-बढ्नेछ	मानिसलाई	लाई	परमप्रभुले	र-टाढा-पठाउनुहुन्छ	
H0776	H7130	H5805		H0120	H0853	H3068	H7368	

परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।

אֲשֶׁר	וּכְאֵלֶּיךָ	כְּאֵלֶּהָ	לְבַעַר	וְהִיָּתָה	וְשָׂבָה	עֲשָׂרִים	בָּהּ	וְעוֹד	13
जसको	र-फलाँटको-रूख-जस्तो	फलाँटको-रूख-जस्तो	जलाउने	र-हुनेछ	र-फर्कनेछ	दशाँश	त्यसमा	र-अझै	
H0437		H0424		H1961	H7725	H6224		H5750	

פ	מִצְבֹּתָהּ:	קִדְּשׁ	זָרַע	בָּם	מִצְבֹּת	בְּשִׁלְכֹת
—	त्यसको-जरा-हो	पवित्र	बीउ	तिनीहरूमा	जरा	पात-झर्दा
	H4678	H6944	H2233		H4678	H7995

एक दशाँश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।